

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड

आर्थिक वर्ष २०७९/०८० को चौथो त्रैमासिक (आषाढ मसान्त) सम्मको वित्तीय विवरण

(रकम रु. हजारमा)

वासलात				
क्र.सं.	विवरण	लेखा परिक्षण नभएको यस त्रैमासिकको अन्त्य सम्ममा	लेखा परिक्षण नभएको अधिल्लो त्रैमासिकको अन्त्य सम्ममा	लेखा परिक्षण नभएको अधिल्लो आ.व.को सम्बन्धित त्रैमासिकको अन्त्य सम्ममा
१	श्रोत (१.१ देखि १.५ सम्म)	६१,६५३,६३४	५९,१८८,९५४	५१,८७२,३१०
१.१	चुक्ता पूँजी	८,०२०,३८४	७,७२३,१९१	७,०१३,८६६
१.२	जगेडा तथा कोष	१,०६३,५४४	१,२५३,०८९	२,२००,०४०
१.३	जीवन बीमा कोष	५२,१२३,१६६	४९,८५८,५६६	४२,२८३,५७६
१.४	महाविपत्ती कोष जगेडा	४४६,५४०	३५४,१०९	३७४,८२८
१.५	तिर्न बाँकी दीर्घकालिन ऋण तथा सापटी	—	—	—
२	उपयोग (२.१ देखि २.६ सम्म)	६१,६५३,६३४	५९,१८८,९५४	५१,८७२,३१०
२.१	स्थिर सम्पत्ती (खुद)	५६०,६५६	५४२,५२८	५५६,३९५
२.२	दीर्घकालिन लगानी तथा कर्जा	४६,२३८,२०९	४०,९३४,५२०	२९,७४९,४२०
२.३	बीमालेखको धितोमा कर्जा	५,७१७,३२८	५,४९२,७४९	४,१५०,१२२
२.४	खुद चालु सम्पत्ती (३-८)	९,१३७,४११	९,२९९,०७९	१७,४१०,३१३
२.५	अपलेखन वा समायोजन हुन बाँकी विविध खर्च	—	—	—
२.६	नाफा नोक्सान हिसावबाट सारेको नोक्सान	—	—	—
	खुद चालु सम्पत्तीको विवरण			
३	सम्पत्ती कर्जा तथा पेशकीहरू (३.१ देखि ३.३ सम्म)	१०,३५०,३७६	१५,०६६,४३६	२०,००२,७२९
३.१	नगद तथा बैंक मौज्दात	५०,६५२	१२९,५३३	१४८,७४४
३.२	अल्पकालिन लगानी तथा कर्जा	६,६७६,६११	११,१००,६८१	१५,०७३,७०१
३.३	अन्य सम्पत्ति	३,६२३,११३	३,८३६,१९२	४,७८०,२८४
४	चालु दायित्व तथा व्यवस्थाहरू (४.१ देखि ४.४ सम्म)	१,२१२,९३३	२,८४७,३५७	२,५९२,४१६
४.१	चालु दायित्व	५२३,९८५	१,५३७,८३२	१,५०२,८४२
४.२	असमाप्त जोखिम बापत व्यवस्था	१६६,२४६	२२८,४२०	२६१,३३९
४.३	भुक्तानी हुन बाँकि दावी बापत व्यवस्था	२५,९७५	३६,१४९	२४,०५४
४.४	अन्य व्यवस्था	४९६,७२९	१,०४४,९५१	८०४,१८२

नाफा-नोक्सान हिसाब

क्र.सं.	विवरण	लेखा परिक्षण नभएको यस त्रैमासिकको अन्त्य सम्ममा	लेखा परिक्षण नभएको अधिल्लो त्रैमासिकको अन्त्य सम्ममा	लेखा परिक्षण नभएको अधिल्लो आ.व.को सम्बन्धित त्रैमासिकको अन्त्य सम्ममा
१	आम्दानी (१.१ देखि १.५ सम्म)	९३६,६६५	७३४,७६५	९५२,०२१
१.१	आय व्यय हिसावबाट सारेको	१२३,५७५	८४,९००	२३८,५२०
१.२	जीवन बीमा कोषबाट सारेको	—	—	—
१.३	लगानी कर्जा तथा अन्यबाट आय	७६८,१३५	६५७,५३४	७१३,५००
१.४	व्यवस्था फिर्ता	४४,९५५	३२,३३०	—
१.५	अन्य आम्दानी	—	—	—
२	व्यवस्थापन तथा खर्चहरू (२.१ देखि २.८ सम्म)	३५५,३४१	२३३,९२८	५४४,०८९
२.१	व्यवस्थापन खर्च	१८१,९६९	१२३,३२३	१९३,३६४
२.२	अपलेखन खर्च	—	—	—
२.३	नोक्सान खर्चहरू	९,३६४	२,२४५	४,१३४
२.४	आयकरका लागि व्यवस्था	१००,२१६	५५,९४१	३०३,३५४
२.५	कर्मचारी आवास व्यवस्था	—	—	—
२.६	कर्मचारी बोनस व्यवस्था	६४,५९२	५२,४१९	४३,२३८
२.७	समायोजित आयकर	—	—	—
२.८	जीवन बीमा कोषमा सारेको	—	—	—
	खुद नाफा / (नोक्सान) (१-२)	५८१,३२४	५००,८३७	४०७,९३१

एकिकृत आय व्यय हिसाब

क्र.सं.	विवरण	लेखा परिक्षण नभएको यस त्रैमासिकको अन्त्य सम्ममा	लेखा परिक्षण नभएको अधिल्लो त्रैमासिकको अन्त्य सम्ममा	लेखा परिक्षण नभएको अधिल्लो आ.व.को सम्बन्धित त्रैमासिकको अन्त्य सम्ममा
१	आय (१.१ देखि १.७ सम्म)	१९,७०२,४१५	१४,९९२,६७६	१९,४६८,४६७
१.१	बीमाशुल्क (खुद)	१४,५७६,१७७	११,०९०,४५४	१५,२५७,४१६
१.२	पुनर्वीमा कमिशन आय	—	—	—
१.३	लगानी, कर्जा तथा अन्यबाट आय	४,२३६,४१२	२,९९८,९४१	३,१७८,४७१
१.४	बीमालेखको धितोमा कर्जाबाट आय	४२२,३७९	३४७,०८३	३७५,०९०
१.५	अन्य प्रत्यक्ष आय	७८,६३६	१०४,९२९	९९,९७८
१.६	यस वर्षको शुरूको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	२३,४१४	२१,७७९	१४,६७८
१.७	यस वर्षको शुरूको असमाप्त जोखिम बापत व्यवस्था	३६५,३९७	४२९,४९०	५४२,८३४
२	व्यय (१.१ देखि २.१०)	८,६५३,४७७	६,६७०,४९२	९,८६२,६९२
२.१	दावी भुक्तानी (खुद)	५,४५२,४४६	४,११३,९२०	५,७२६,२४६
२.२	अधिकर्ता कमिशन	१,४१६,५२५	१,०६५,६४७	१,९४३,५४२
२.३	स्वास्थ्य परिक्षण शुल्क	६,५५०	५,३१९	१४,०४१
२.४	पुनर्वीमा कमिशन खर्च	—	—	—
२.५	सेवा शुल्क (खुद)	१४५,७६२	११०,९०५	१५२,५७७
२.६	अन्य प्रत्यक्ष खर्च	—	२१६	६१७
२.७	व्यवस्थापन खर्च	१,६३०,५२२	१,१०९,९०८	१,७४०,२७६
२.८	आयकर	—	—	—
२.९	यस अवधिको अन्त्यको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	४०,५०६	३६,१४९	२४,०५४
२.१०	यस अवधिको अन्त्यको असमाप्त जोखिम बापत व्यवस्था	१६६,२४६	२२८,४२०	२६१,३३९
३	बचत (१-२)	१०,८४३,५५८	८,३२२,१८३	९,६०५,७७४
३.१	जीवन बीमाकोषमा सारेको	१०,७१९,८९१	८,२३७,२५४	९,३६७,२५६
३.२	नाफा नोक्सान हिसावमा सारेको	१२३,५७५	८४,९००	२३८,५२०

अन्य विवरण

क्र.सं.	विवरण	लेखा परिक्षण नभएको यस त्रैमासिकको अन्त्य सम्ममा	लेखा परिक्षण नभएको अधिल्लो त्रैमासिकको अन्त्य सम्ममा	लेखा परिक्षण नभएको अधिल्लो आ.व.को सम्बन्धित त्रैमासिकको अन्त्य सम्ममा
१	कुल बीमा शुल्क आर्जन रकम (यस वर्ष)	१४,९४९,९२५	११,३५३,१४३	१५,६६८,९४५
२	कुल बीमा शुल्क आर्जन रकम (हाल सम्म)	८२,२६०,१४९	४९,६५३,४०८	६७,३१०,२३४
३	कुल कायम रहेको बीमालेखको संख्या	५७८,९४३	५७५,३१६	६३०,४३१
४	घोषित मुनाफा (बोनस) को दर (प्रति हजार)	१९-८०	१९-८०	१९-८०
५	अन्तरिम मुनाफा (बोनस) को दर (प्रति हजार)	१९-८०	१९-८०	१९-८०
६	कुल दावी भुक्तानी रकम	५,४५२,४४६	२,८८५,२०५	५,९३७,४१९
७	कुल दावी भुक्तानी संख्या	१०,१२५	७,४०४	९,४२९
८	भुक्तानी हुन बाँकी दावी रकम	४३,०५७	५३,२४०	२३,७२४
९	भुक्तानी हुन बाँकी दावी संख्या	७४	१२४	९९

- ग्रन्थव्यः
- लेखापरीक्षण नभएका अंकहरू नियमन निकायको निर्देशन तथा लेखापरीक्षण पश्चात हेरफेर हुन सक्नेछन् ।
 - आ.व. २०७९/८० को सामान्य म्यादी जीवन बीमालेखको असमाप्त जोखिम बापत व्यवस्था समानुपातिक हिसावले राखिएको छ । बीमाक्रिय मूल्यांकन प्रतिवेदन प्राप्त भएपश्चात सोही बमोजिम हुनेछ ।

धितोपत्र दर्ता तथा निष्काशन निरामावली २०७३ को अनुसूची १४ (नियम २६ को उपनियम (१) संग सम्बन्धित)

आ.व. २०७९/८० को चौथो त्रैमासिक प्रतिवेदन

- वित्तीय विवरण
 - त्रैमासिक अवधिको वासलात, नाफा नोक्सान सम्बन्धी विवरण : यस कम्पनीको आ.व. २०७९/८० को चौथो त्रैमासिक अवधिको वासलात, नाफा नोक्सान सम्बन्धी वित्तीय विवरण यसैसाथ प्रकाशित गरिएको छ ।
 - प्रमुख वित्तीय अनुपातहरू:

प्रति शेयर आम्दानी	मूल्य आम्दानी अनुपात	प्रति शेयर नेटवर्थ	प्रति शेयर कुल सम्पत्तिको मूल्य
रु. ७.२५	रु. ६९.९५	रु. ११८.८३	रु. ७८३.८३
- व्यवस्थापकीय विश्लेषण

जनमानसमा जीवन बीमा शिक्षा मार्फत बीमाको महत्व तथा आवश्यकता सम्बन्धमा जनचेतना जगाई जीवन बीमा गराउने परिपाटीको क्रमिक विस्तार गर्नु आज सबै जीवन बीमा कम्पनीहरूको प्रमुख उद्देश्य हुनु पर्नेछ । यसका लागि नियामक निकाय एवं जीवन बीमा व्यवसायमा संलग्न बीमक कम्पनीहरूबाट भएका बीमा सम्बन्धि जागरुक अभियान हाल देशका धेरैजसो भागमा पुगेको महसुस भएको छ । यस कम्पनीले आम नागरिकको आवश्यकता तथा समायोजन विविध जीवन बीमा योजनाहरू प्रचलनमा ल्याई देशका विभिन्न स्थानमा कार्यालय सञ्जाल (शाखा/उपशाखा) विस्तार गरि समयानुसार उत्कृष्ट र कुशल जीवन बीमा सेवा दिई जनमानसमा आर्थिक तथा सामाजिक सुरक्षाको प्रत्याभुती दिलाउन हालसम्म सफल रहेको छ । साथै, यस्तो उपलब्धि नियमित र प्रभावकारी बनाउन कम्पनीको व्यवस्थापन निरन्तर प्रयत्नरत छ । यस त्रैमासिक अवधिमा कम्पनीको वित्तीय लाइफ इन्स्योरेन्स प्रति कुल असर पर्ने कुनै कार्य गरिएको छैन । सविक्रमी प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, यूनियन वरिष्ठ हस्तक्षेपहरूमा कम्पनी अतिरिक्त र गुराँस गरिए इन्स्योरेन्स प्रदाता ए.एफ.एम. गार्भिनस समिति भई मिति २०८०/०१/२६ गते देखि हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गरिएको छ ।
- कानूनी कारवाही सम्बन्धि विवरण : नभएको ।
- संगठित संस्थाको शेयर कारोबार सम्बन्धि विश्लेषण : कम्पनी सञ्चालनको वर्तमान अवस्था कम्पनीको सञ्चालन प्रक्रिया तथा अन्य सूचनाहरूको आधारमा शेयर बजारको अध्ययन र अनुसन्धान तथा कम्पनीको वित्तीय अवस्थाको आधारमा लगानी गर्न हालको अवस्थामा शेयर बजारको उतारचढावको अवस्थालाई लगानीकर्ताहरूले सहि विश्लेषण गरि, सज्जता अपनाई लगानी गर्नुहुनेछ र देशको आर्थिक वातावरणमा स्वच्छता निरन्तर कायम रहनेछ भन्ने कम्पनी व्यवस्थापनको धारणा रहेको छ । कम्पनीको चालु आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक अवधिमा भएको शेयर कारोबारको विवरण (नेपाल स्टक एक्सचेन्ज लि. को वेबसाइट अनुसार) निम्नबमोजिम रहेको छ :

शेयरको अधिकतम मूल्य	शेयरको न्यूनतम मूल्य	शेयरको अन्तिम मूल्य	कारोबार भएको जम्मा दिन	शेयर कारोबार संख्या
रु. ५७४.००	रु. ३४०.००	रु. ५०७.००	६२	३१,६५८
- समस्या तथा चुनौती : जीवन बीमाक्षेत्रका मुख्य समस्या तथा चुनौतीहरू निम्नानुसार रहेका छन्:
 - जीवन बीमा विषयमा अध्ययन/अध्यापनको आवश्यकता अनुपूर विस्तार हुन नसकिरहेको अवस्था ।
 - जीवन बीमा व्यवसायमा व्यवसायिक अवधारणाको विकास हुन थप प्रयाश आवश्यक रहेको अवस्था ।
 - बीमा बजारमा क्रियाशिल अभिकर्ताहरू पूर्ण व्यवसायिक र पेशागत हुन नसकेको अवस्था ।
 - बीमा व्यवसायमा विद्यमान अस्वस्थ प्रतिस्पर्धा रहेको अवस्था ।

बीमा क्षेत्रमा रहेका उल्लेखित समस्या तथा चुनौतीहरूलाई सामना गर्दै नवनिर्गत, उच्चस्तरीय र आधुनिक स्तरको प्रविधियुक्त जीवन बीमा सेवा प्रदान गरि संस्थागत कुशल व्यवस्थापन तथा पारदर्शिता जस्ता नीतिहरू अवलम्बन गरी बीमा शिक्षा तथा सचेतना कार्यक्रमहरूलाई समेत व्यवसाय विस्तारमा प्रयोग गर्दै नेपाल राज्यभर विस्तारित कार्यालय सञ्जालहरू तथा सूचना प्रविधिको माध्यमबाट विभिन्न भुक्तानी प्रदायक संस्थाहरू मार्फत बीमितलाई भुक्तानी लगायतका विविध सेवा प्रदान गर्दै व्यवसायिक लक्ष्य हासिल गर्न कम्पनी अनवरत प्रयासरत छ ।
- संस्थागत सुशासन: विद्यमान ऐनकानून तथा नियमन निकायबाट लागू गरिएका निर्देशनको पालना गर्नुका साथै कम्पनीको सञ्चालक समितिले समय समयमा निर्णय गरि लागू गरेका विभिन्न नीतिनियमहरू बमोजिम कार्यसम्पादन गरि कम्पनीका सञ्चालक एवं व्यवस्थापनका व्यक्तिहरू रहने गरि लेखापरीक्षण समिति, लगानी समिति, मानव संसाधन समिति, जोखिम व्यवस्थापन समिति, दावी भुक्तानी समिति र आवश्यकतानुसार सञ्चालक र व्यवस्थापनका पदाधिकारीहरूको संलग्नतामा समेत विभिन्न समिति/उपसमितिको मार्फत सामूहिक रुपमा निर्णयहरू गरि जोखिमलाई कमी गर्ने, स्वतन्त्र रुपमा नियमित आन्तरिक लेखापरीक्षण गरि आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्त बनाई संस्थागत सुशासनको पालना गरिआएको छ ।
- सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण: आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु की मैले जाने बुझ्नेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरूलाई सुसुचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन ।



हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड
HIMALAYAN LIFE INSURANCE LIMITED
 फोन: ०१-४४४१४१४, ०१-५९७००५७ | पौ.ब.नं. २५९७९
 E-mail: info@himalayanlife.com.np | Website: www.himalayanlife.com.np
 (साविकको प्राइम, यूनियन र गुराँस लाइफ इन्स्योरेन्स कं. लि. गभिएर बनेको बीमक)

आ.व. २०७८/०८० को चौथो त्रैमासिक (मिति २०८० बैशाख २५ सम्मको) वित्तिय वितरण

		वासलात	(रकम रु. हजारमा)
क्र. सं.	विवरण	लेखा परिक्षण नभएको यस त्रैमासिकको अन्त्य सम्ममा	लेखा परिक्षण नभएको अघिल्लो त्रैमासिकको अन्त्य सम्ममा
१	श्रोत (१.१ देखि १.५ सम्म)	१६,८७२,५६८	१७,००६,८९२
१.१	चुक्ता पूँजी	२,५३६,५६३	२,२३९,३७०
१.२	जगेडा तथा कोष	३६४,२०८	६५२,८६४
१.३	जीवन बीमा कोष	१३,८६६,६०९	१४,०११,५२७
१.४	महाविपत्ती जगेडा	१०५,१८८	१०३,१३२
१.५	तिर्न बाँकी दीर्घकालिन ऋण तथा सापटी	-	-
२	उपयोग (२.१ देखि २.६ सम्म)	१६,८७२,५६८	१७,००६,८९२
२.१	स्थिर सम्पत्ती (खुद)	४५,२५६	५३,०२७
२.२	दीर्घकालिन लगानी तथा कर्जा	९,१९२,३१७	९,१९१,२०४
२.३	बीमालेखको धितोमा कर्जा	१,४५७,३४६	१,४७८,०४१
२.४	खुद चालु सम्पत्ती (३-४)	६,१७७,६४०	६,२८४,६२१
२.५	अपलेखन वा समायोजन हुन बाँकी विविध खर्चहरू	-	-
२.६	नाफा नोक्सान हिसाबबाट सारेको नोक्सान	-	-
३	चालु सम्पत्ती कर्जा तथा पेशकीहरू (३.१ देखि ३.३ सम्म)	७,२८२,२८३	७,१२७,८३४
३.१	नगद तथा बैंक मौज्जात	३,९००	३२,१०१
३.२	अल्पकालिन लगानी तथा कर्जा	५,८८३,७६८	५,७०४,४३७
३.३	अन्य सम्पत्ती	१,४९९,६१५	१,३९१,२९६
४	चालु दायित्व तथा व्यवस्थाहरू	१,१०४,६३४	८४३,२१३
४.१	चालु दायित्व	८७०,५४३	४५०,५६१
४.२	असमाप्त जोखिम बापत व्यवस्था	३७,७४०	८४,४००
४.३	भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	२,२०३	२,०८२

_____ 150

क्र. सं.	विवरण	लेखा परिक्षण नभएको यस त्रैमासिकको अन्त्य सम्ममा	लेखा परिक्षण नभएको अधिल्लो त्रैमासिकको अन्त्य सम्ममा	लेखा परिक्षण नभएको अधिल्लो आ.व.को सम्बन्धित अन्त्यमा
१	आम्दानी (१.१ देखि १.५ सम्म)	२२०,८३२	२१७,९०५	२३७,२०४
१.१	आय व्यय हिसाववाट सारेको	(१०,०९१)	१०,७४७	(१३,७४४)
१.२	जीवन बीमा कोषवाट सारेको	-	-	-
१.३	लगानी कर्जा तथा अन्यवाट आय	२३०,६५६	२०७,१५७	२५०,९७७
१.४	व्यवस्था फिर्ता	२६७	-	-
१.५	अन्य आम्दानी	-	-	-
२	व्यवस्थापन तथा खर्च (२.१ देखि २.८ सम्म)	६८,०४९	५६,६७८	६२,०९५
२.१	व्यवस्थापन खर्च	२३,७८०	२४,१५६	३५,६०३
२.२	अपलेखन खर्च	-	-	-
२.३	अन्य खर्चहरु	१,९४४	८०९	२,२४२
२.४	नोक्सानीको लागि व्यवस्था	२५,३३९	१५,५९०	६,७४०
२.५	कर्मचारी आवास व्यवस्था	-	-	-
२.६	कर्मचारी बोनस व्यवस्था	१६,९७६	१६,१२३	१७,५११
२.७	आयकर	-	-	-
२.८	जीवन बीमा कोषमा सारेको	-	-	-
	खद नाफा/(नोक्सान) (१-२)	१५२,७८४	१६१,२२७	१७५,१०९

प्राक्कृत भाग द्वारा दिया गया

क्र. सं.	विवरण	लेखा परिक्षण नभएको यस त्रैमासिकको अन्त्य सम्ममा	लेखा परिक्षण नभएको अधिल्लो त्रैमासिकको अन्त्य सम्ममा	लेखा परिक्षण नभएको अधिल्लो आ.व.को सम्बन्धित अन्त्यमा
१	आय (१.१ देखि १.७ सम्म)	३,५४९,८९४	३,३५६,९७८	४,१९७,००८
१.१	बीमाशुल्क (खुद)	२,३५२,८८५	२,२२१,४४३	३,०५०,०७६
१.२	पुनर्बीमा कमिशन आय	-	-	-
१.३	लगानी, कर्जा तथा अन्यबाट आय	९५५,२६५	८७३,६७५	९९६,७९१
१.४	बीमालेख धितोमा कर्जाबाट आय	१३४,२४२	१०३,७७४	११३,६५२
१.५	अन्य प्रत्यक्ष आय	४८,११२	४३,८४५	३०,२४३
१.६	त्रैमासिकको शुरुको भुक्तानी हुन बाँकी दावी वापत व्यवस्था	२,२०३	२,०८२	३,०७१
१.७	त्रैमासिकको शुरुको असमाप्त जोखिम वापत व्यवस्था	५७,८७७	११२,१५९	३,१७५
२	व्यय (२.१ देखि २.१० सम्म)	१,६८३,५१५	१,५४२,८४९	२,३५४,६७८
२.१	दावी भुक्तानी (खुद)	१,१५३,१७३	९८०,३३८	१,६२८,५१५
२.२	अभिकर्ता कमिशन	२५१,९२४	२३५,५३१	३६८,३८४
२.३	स्वास्थ्य परीक्षण शुल्क	९२६	८८०	२,०९८
२.४	पुनर्बीमा कमिशन खर्च	-	-	-
२.५	सेवा शुल्क (खुद)	२३,५२९	२२,२१४	३०,५०१
२.६	अन्य प्रत्यक्ष खर्च	-	-	-
२.७	व्यवस्थापन खर्च	२१४,०१९	२१७,४०५	३२०,४२५
२.८	आयकर	-	-	-
२.९	त्रैमासिकको अन्त्यको भुक्तानी हुन बाँकी दावी वापत व्यवस्था	२,२०३	२,०८२	२,०८२
२.१०	त्रैमासिकको अन्त्यको असमाप्त जोखिम वापत व्यवस्था	३७,७४०	८४,४००	२,६७३
३	बचत (१-२)	१,८६६,३७९	१,८१४,१२८	१,८४३,३२९
३.१	जीवन बीमा कोषमा सारेको	१,८७६,४७०	१,८०३,३८१	१,८५६,१०३
३.२	नाफा नोस्मान हिसाबमा सारेको	(१०,०९१)	१०,७४७	(१३,७७४)

अन्य विवरण

क्र.सं.	विवरण	लेखा परिक्षण नभएको यस त्रैमासिकको अन्त्य सम्ममा	लेखा परिक्षण नभएको अधिल्लो त्रैमासिकको अन्त्य सम्ममा	लेखा परिक्षण नभएको अधिल्लो आव.को सम्बन्धित अन्त्यमा
१	बीमाशुल्क आर्जन (कूल) (रकम रु. हजारमा) हालसम्म	१९,१७५,९९१	१९,०२५,४३०	१६,७८१,६४६
२	बीमाशुल्क आर्जन	२,३९४,३४५	२,२४३,८८२	३,०८०,८८५
३	कुल दावी भुक्तानी रकम (रु हजारमा) हालसम्म	६,१८८,८२९	६,००२,८८४	४,९९६,६३६
४	कुल दावी भुक्तानी रकम	१,१९२,१९३	१,०००,२६८	१,६६१,९१५
५	कुल दावी भुक्तानी (संख्यामा) हालसम्म	२१,७१५	२१,६९८	१५,८०३
६	कुल दावी भुक्तानी (संख्यामा)	४,४५५	४,४३८	४,४३८
७	कूल कायम रहेको बीमालेखको संख्या	१६४,८७३	१६४,८०६	१६३,५११
८	घोषित मुनाफा (बोनस) को दर (.....देखि.....सम्म)	२०-७५	२०-७५	२०-७५
९	अन्तरिम मुनाफा (बोनस) को दर (.....देखि.....सम्म)	२०-७५	२०-७५	२०-७५

१०	भक्तानी हन बाकी दावी रकम (रु हजारमा)	२२
----	--------------------------------------	----

99	भक्तानी हन बाकी दाबी संख्यामा	93	93
----	-------------------------------	----	----

गया बैपणिकको विनिय विवरणमा स्थान नर थाग/खर्च गणना गरिपको नैन ।

विमांकीय मल्याङ्कन र सो पश्चात् हन

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को अनुसूची १४

(नियम २६ को अ)

आ.ब. २०७८/८० को चौथो त्रैमासिक प्रतिवेदन (मिति २०८० बैशाख २५ सम्मको) वित्तिय विवरण

प्रति शेयर आमदानी रु.	७.४३	प्रति शेयर नेटवर्थ रु.	११८.५१
-----------------------	------	------------------------	--------

मुल्य आमदानी अनुपात	
---------------------	--

(३) संगठित संस्थाको शेयर कारोबार सम्बन्धि विश्लेषण : कम्पनी सञ्चालनको वर्तमान अवस्था कम्पनीको सञ्चालन प्रक्रिया तथा अन्य सुचनाहरूको आधारमा शेयर बजारको अध्ययन र अनुसन्धान तथा कम्पनीको वित्तिय अवस्थाको आधारमा लगानी गर्न हालको अवस्थामा शेयर बजारको उतारचढावको अवस्थालाई लगानीकर्ताहरूले सहि

विश्लेषण गरि, सजगता अपनाई लगानी गनुहुनेछ, र देशको आर्थिक वातावरणमा स्वच्छता निरन्तर कायम रहनेछ भन्ने कम्पनी व्यवस्थापनको धारणा रहेको छ।

कम्पनीको चालु आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक अवधिमा भएको शेयर कारोवारको विवरण (नेपाल स्टक एक्सचेन्ज लि. को वेबसाइट अनुसार) निम्नबमोजिम रहेको छ :

शेयरको अधिकतम मूल्य	शेयरको न्युनतम मूल्य	शेयरको अन्तिम मूल्य	कारोवार भएको जम्मा दिन	शेयर कारोवार संख्या
रु. ३९७.००	रु. ३५५.००	रु. ३५८.००	१६	९३६



हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड
HIMALAYAN LIFE INSURANCE LIMITED

फोन: ०१-४४४९४९४, ०१-५९७००५७ | पो.ब.नं. २५९७९
E-mail: info@himalayanlife.com.np | Website: www.himalayanlife.com.np

साविकको यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

आ.व. २०७८/०८० को चौथो त्रैमासिक (मिति २०८० बैशाख २५ सम्मको) वित्तीय विवरण

क्र.सं.	विवरण	वासलात	(रकम रु.हजारमा)
		लेखा परिक्षण नभएको यस त्रैमासिकको अन्त्य सम्ममा	लेखा परिक्षण नभएको अधिल्लो त्रैमासिकको अन्त्य सम्ममा
१	श्रोत (१.१ देखि १.५ सम्म)	१७,११५,४६३	१६,८२६,३३९
१.१	चुक्ता पुर्जी	२,३४२,८५५	२,३४२,८५५
१.२	जगेडा तथा कोष***	१२८,१०८	१३६,३८२
१.३	जीवन बीमा कोष	१४,६०८,८३८	१४,३१०,५२०
१.४	महा-विपत्ती जगेडा	३५,६६३	३६,५८२
१.५	तिर्न बाँकी दीर्घकालिन ऋण तथा सापटी	-	-
२	उपयोग (२.१ देखि २.६ सम्म)	१७,११५,४६३	१६,८२६,३३९
२.१	स्थिर सम्पत्ती (खुद)	१९,६२९	२०,४२७
२.२	दीर्घकालिन लगानी तथा कर्जा	१३,१५६,९९४	१३,०२६,४०६
२.३	बीमालेखको धितोमा कर्जा	१,३४७,६७३	१,३१८,७२७
२.४	खुद चालु सम्पत्ती (३-४)	२,५९१,१६८	२,४६०,७८१
२.५	अपलेखन वा समायोजन हुन बाँकी विविध खर्च	-	-
२.६	नाफा नोक्सान हिसावबाट सारेको नोक्सान	-	-
३	चालु सम्पत्ती कर्जा तथा पेइकीहरु (३.१ देखि ३.३ सम्म)	३,५७८,५३९	३,३९९,२७७
३.१	नगद तथा बैक मौज्दात	२३,२९८	७२,१३६
३.२	अल्पकालिन लगानी तथा कर्जा	२,६९४,८०६	२,६२०,३१९
३.३	अन्य सम्पत्ती	८६०,४३५	७०६,८२२
४	चालु दायित्व तथा व्यवस्थाहरु (४.१ देखि ४.४ सम्म)	९८७,३७१	९३८,४९६
४.१	चालु दायित्व	६१०,३४७	५६३,२९२
४.२	असमाप्त जोखिम वापत व्यवस्था	२८,५०६	४४,०२०
४.३	भुक्तानी हुन बाँकि दावी वापत व्यवस्था	८,१०२	८,१०२
४.४	अन्य व्यवस्था	३४०,४१८	३२३,०८३

*** स्थगन कर सम्पत्ति तथा दायित्व नेपाल लेखामान अनुसार गणना गरिएको छैन । आएकर ऐन अनुसार भविष्यमा स्थगन कर दायित्वलाई (set off) गर्न नसकिने भएकाले आ.व.२०७७/२०७८ मा गणना नभएको र साहि बमोजिम जगेडा तथा कोषमा सामयोजन गरिएको छ ।

नाफा-नोक्सान हिसाव				
क्र.सं.	विवरण	लेखा परिक्षण नभएको यस त्रैमासिकको अन्त्य सम्ममा	लेखा परिक्षण नभएको अधिल्लो त्रैमासिकको अन्त्य सम्ममा	लेखा परिक्षण नभएको अधिल्लो आ.व.को सम्बन्धित अन्त्यमा
१	आम्दानी (१.१ देखि १.५ सम्म)	२३८,४०५	२२१,७१०	३१७,६१७
१.१	आय व्यय हिसावबाट सारेको	६८,७३५	६८,३७४	१४०,१७९
१.२	जीवन बीमा कोषबाट सारेको	-	-	-
१.३	लगानी कर्जा तथा अन्यबाट आय	१६९,६७०	१५३,३३७	१७७,४३८
१.४	व्यवस्था फिर्ता	-	-	-
१.५	अन्य आम्दानी	-	-	-
२	व्यवस्थापन तथा खर्चहरु (२.१ देखि २.८ सम्म)	११८,००७	९२,११९	३०४,८८२
२.१	व्यवस्थापन खर्च	६८,००९	५९,८७४	९६,६७२
२.२	अपलेखन खर्च	-	-	-
२.३	अन्य खर्चहरु	-	-	-
२.४	नोक्सानीको लागि व्यवस्था#	३६,६२१	१९,२८७	२०६,९३६
२.५	कर्मचारी आवास व्यवस्था	-	-	-
२.६	कर्मचारी बोनस व्यवस्था	१३,३७८	१२,९६०	१,२७४
२.७	आयकर	-	-	-
२.८	जीवन बीमा कोषमा सारेको	-	-	-
	खुद नाफा /(नोक्सान) (१-२)	१२०,३९८	१२९,५९१	१२,७३५

दोश्रो बजार मार्फत शेयरमा लगानी गरिएको र हाल निरन्तर रुपमा शेयरको मुल्यमा मिरावट आएको कारणले खुद नाफा घटन भएको देखिन्छ तथापी शेयरको मुल्यमा सुधार आउदा पुनः नाफा बढ्ने छ।

एकिकृत आय व्यय हिसाव				
क्र.सं.	विवरण	लेखा परिक्षण नभएको यस त्रैमासिकको अन्त्य सम्ममा	लेखा परिक्षण नभएको अधिल्लो त्रैमासिकको अन्त्य सम्ममा	लेखा परिक्षण नभएको अधिल्लो आ.व.को सम्बन्धित अन्त्यमा
१	आय (१.१ देखि १.७ सम्म)	७,२८३,७६८	६,६७३,५६०	८,७२१,३५४
१.१	बीमाशुल्क (खुद)	६,०२४,४२०	५,५६३,९४३	७,५९४,२०३
१.२	पुनर्बीमा कमिशन आय	-	-	-
१.३	लगानी, कर्जा तथा अन्यबाट आय	९३१,९६६	८२७,६१५	८०२,९३८
१.४	बीमालेखको धितोमा कर्जाबाट आय	१३३,४९५	८८,६७१	९४,१८५
१.५	अन्य प्रत्यक्ष आय	२९,५३७	८८,८८०	२७,५५३
१.६	त्रैमासिकको शुरुको भुक्तानी हुन बाँकी दावी वापत व्यवस्था	७,०२२	७,०२२	२,८१८
१.७	त्रैमासिकको शुरुको असमाप्त जोखिम वापत व्यवस्था	१५७,३३१	१५७,३३१	१९९,६५९
२	व्यय (१.१ देखि २.१०)	३,७२८,३११	३,४१६,७८२	४,९७०,३७८
२.१	दावी भुक्तानी (खुद)	२,३४४,८११	२,१८६,८६०	२,७४९,५६०
२.२	अभिकर्ता कमिशन	६२१,७०७	५८०,५४७	१,१६०,५५२
२.३	स्वास्थ्य परिक्षण शुल्क	२,५८९	२,५३५	७,९७३
२.४	पुनर्बीमा कमिशन खर्च	-	-	-
२.५	सेवा शुल्क (खुद)	६०,२४५	५५,६४०	७५,९४३
२.६	अन्य प्रत्यक्ष खर्च	२७५	२१६	६१७
२.७	व्यवस्थापन खर्च	६१२,०७८	५३८,८६४	८७०,०४७
२.८	आयकर	-	-	-
२.९	त्रैमासिकको अन्त्यमा भुक्तानी हुन बाँकी दावी वापत व्यवस्था	८,१०२	८,१०२	७,०२२
२.१०	त्रैमासिकको अन्त्यमा असमाप्त जोखिम वापत व्यवस्था	२८,५०६	४४,०२०	९८,६६७
३	बचत (१- २)	३,५५५,४५८	३,२५६,७७८	३,७५०,९७७
३.१	जीवन बीमा कोषमा सारेको बचत /(नोक्सान)	३,४८६,७२३	३,१८८,४०५	३,६१०,७९९
३.२	नाफा नोक्सान हिसावमा सारेको बचत /(नोक्सान)	६८,७३५	६८,३७४	१४०,१७८

अन्य विवरण				
क्र.सं.	विवरण	लेखा परिक्षण नभएको यस त्रैमासिकको अन्त्य सम्ममा	लेखा परिक्षण नभएको अधिल्लो त्रैमासिकको अन्त्य सम्ममा	लेखा परिक्षण नभएको अधिल्लो आ.व.को सम्बन्धित अन्त्यमा
१	बीमाशुल्क आर्जन (कुल) (रकम रु. हजारमा) हालसम्म	६,२४२,९२१	५,७६५,७४३	२३,३४२,६६४
२	बीमाशुल्क आर्जन (यस त्रैमास सम्ममा) (रकम रु. हजारमा)	४७७,१७७	२,००६,२४९	७,८९१,६७१
३	बीमालेख (संख्यामा) (यस त्रैमास सम्ममा)	१८,८२६	१७,८८६	४३,३७२
४	कुल दावी भुक्तानी रकम (रु हजारमा) हालसम्म**	२,५१६,६१२	२,३००,६९३	६,०१६,०५६
५	कुल दावी भूक्तानी रकम (यस त्रैमास सम्ममा) (रकम रु. हजारमा)**	२१५,९१८	९०१,६०९	२,८६०,९६७
६	कुल दावी भुक्तानी (संख्यामा) हालसम्म*	७८९	७७३	१,५६५
७	कुल दावी भुक्तानी (संख्यामा) (यस त्रैमास सम्ममा)*	१६	३३३	८१२
८	भुक्तानी हुन बाँकी दावी रकम (रु. हजारमा)	८,१०२	८,१०२	७,०२१
९	भुक्तानी हुन बाँकी दावी संख्यामा	३८	३८	३६
१०	कुल कायम रहेको बीमालेखको संख्या (हालसम्म)	१९२,२३०	१९१,२९३	२५६,१५३
११	घोषित मुनाफा (बोनस) को दर (.....देखि.....सम्म)	१९-७३	१९-७३	२०-७२
१२	अन्तरिम मुनाफा (बोनस) को दर (.....देखि.....सम्म)	१९-७३	१९-७३	२०-७२

नोटः
क) आ.व.२०७८/७९ को विमांकीय मुल्याङ्कन अनुसार वित्तीय विवरणमा समायोजन गरीएको छ ।
ख) कर योग्य आय गणना गर्दा ऋणात्मक हुनआएकाले कर वापतको व्यवस्था गरीएको छैन ।
ग) लेखा परिक्षण नभएका अंकहरु लेखा परिक्षण तथा नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन पश्चात हेर फेर हुन सक्नेछ ।
कारोबार प्रारम्भ मिति: २०७३।०६।०६

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १४

(नियम २६ को उपनियम (१) संग सम्बन्धित)

आ.व. २०७८/८० को चौथो त्रैमासिक प्रतिवेदन (मिति २०८० बैशाख २५ सम्मको) वित्तीय विवरण

१) वित्तीय विवरण

क) त्रैमासिक अवधिको वासलात, नाफा नोक्सान सम्बन्धी विवरण : यस कम्पनीको आ.व. २०७९/८० को चौथो त्रैमासिक अवधिको वासलात, नाफा नोक्सान सम्बन्धी वित्तीय विवरण यसैसाथ प्रकाशित गरिएको छ ।

ख) प्रमुख वित्तीय अनुपातहरु:

प्रति शेयर आम्दानी रु. ६.३४	मूल्य आम्दानी अनुपात रु. ५६.५०	प्रति शेयर नेटवर्थ रु. १०६.९९	प्रति शेयर कुल सम्पत्तिको मूल्य रु. ७७२.६८
--------------------------------	-----------------------------------	----------------------------------	---

२) कानुनी कारवाही सम्बन्धि विवरण :

नभएको ।

३) संगठित संस्थाको शेयर कारोबार सम्बन्धि विश्लेषण :

कम्पनी सञ्चालनको वर्तमान अवस्था कम्पनीको सञ्चालन प्रकिया तथा अन्य सुचनाहरुको आधारमा शेयर बजारको अध्ययन र अनुसन्धान तथा कम्पनीको वित्तीय अवस्थाको आधारमा लगानी गर्न हालको अवस्थामा शेयर बजारको उतारचढावको अवस्थालाई लगानीकर्ताहरुले सहि विश्लेषण गरि, सजगता अपनाई लगानी गर्नुहुनेछ र देशको आर्थिक वातावरणमा स्वच्छता निरन्तर कायम रहनेछ, भन्ने कम्पनी व्यवस्थापनको धारणा रहेको छ ।

कम्पनीको चालु आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक अवधिमा भएको शेयर कारोवारको विवरण (नेपाल स्टक एक्स्चेन्ज लि. को वेबसाइट अनुसार) निम्नवमोजिम रहेको छ :

शेयरको अधिकतम मूल्य	शेयरको न्युनतम मूल्य	शेयरको अन्तिम मूल्य	कारोबार भएको जम्मा दिन	शेयर कारोबार संख्या
रु. ३९.७००	रु. ३५.५००	रु. ३५.८००	१६	९३६